

लेखापरीक्षकको प्रतिवेदन

हामीले दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल शाखाको यसै साथ संलग्न २०७४ आषाढ २९ गतेको बासलात, सो मितिमा समाप्त भएको आर्थिक वर्षको नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्युटिमा भएको परिवर्तन र प्रमुख लेखा नीति तथा लेखा सम्बन्धी टिप्पणीहरूको लेखापरीक्षण सम्पन्न गरेका छौं।

वित्तीय विवरणहरू उपर व्यवस्थापनको उत्तरदायित्व

नेपाल लेखामान अनुरूप यथार्थ र उचित चित्रण गर्ने वित्तीय विवरणहरू तयार एवं प्रस्तुत गर्ने उत्तरदायित्व व्यवस्थापनमा रहेको छ। यी उत्तरदायित्व अन्तर्गत वित्तीय विवरण गलत आंकडा रहित, जालसाजी वा सारभूत किसिमले त्रुटिरहित छ भनी वित्तीय विवरण तयार र प्रस्तुतिकरण गर्ने सम्बन्धी आन्तरिक नियन्त्रण प्रणालीको तर्जुमा, कार्यान्वयन र संचालन गर्ने कार्य लेखानीतिहरूको छनौट तथा लागू गर्ने एवं परिस्थिति अनुसार लेखासम्बन्धी महत्वपूर्ण अनुमान गर्ने पर्दछन्।

लेखापरीक्षकको उत्तरदायित्व

वित्तीय विवरणहरू उपर लेखापरीक्षणको आधारमा मन्तव्य व्यक्त गर्नु हाम्रो उत्तरदायित्व हो। हामीले हाम्रो लेखापरीक्षण नेपाल लेखापरीक्षणमान बमोजिम सम्पन्न गर्नु। यी मानले हामीलाई व्यवसायिक नैतिकताको पालना गर्ने तथा वित्तीय विवरणहरू सारभूत रूपमा त्रुटिरहित भएको बारेमा मनासिब आश्वासन प्राप्त गर्न हामीलाई लेखापरीक्षणको योजना बनाउन र लेखापरीक्षण सम्पन्न गर्न अनिवार्य गराउँछन्।

लेखापरीक्षण अन्तर्गत वित्तीय विवरणमा उल्लेखित रकम र खुलासालाई पुष्टि गर्ने प्रमाण प्राप्त गर्ने सम्बन्धी सम्पादन कार्यविधि संलग्न हुन्छ। यसरी छनौट गरिएको कार्यविधि चाहे जालसाजी वा गल्तीबाट होस्, सारभूत रूपमा त्रुटिरहित प्रस्तुति हुन सक्ने जोखिमको लेखाजोखा सहित हाम्रो व्यवसायिक निर्णयमा आधारित छ। त्यसरी जोखिमको लेखाजोखा गर्ने क्रममा, हामीले कम्पनीको आन्तरिक नियन्त्रण उपर नै राय व्यक्त गर्ने उद्देश्यले नभै, परिस्थिति अनुसार हाम्रो लेखापरीक्षण कार्यविधि तयार गर्दा, कम्पनीले वित्तीय विवरण तयार एवं प्रस्तुति गर्ने क्रममा अवलम्बन गरेको आन्तरिक नियन्त्रण प्रणालीको विश्लेषण गरेको छौं। लेखापरीक्षणमा व्यवस्थापनद्वारा प्रयोगमा ल्याइएका लेखा सिद्धान्तहरू एवं गरिएका महत्वपूर्ण अनुमानहरूको उपयुक्तताको तथा मूल्यांकनका साथै समग्र वित्तीय विवरण प्रस्तुतिको लेखाजोखा समेत समावेश हुन्छ।

कम्पनी ऐन, २०६३, बीमा ऐन, २०४९ तथा अन्य प्रचलित ऐनले तोकेको कुराहरूको प्रतिवेदन

हामीले सम्पन्न गरिएको लेखा परीक्षणको आधारमा निम्नानुसारको प्रतिवेदन पेश गर्दछौं :-

- (क) लेखापरीक्षण सम्पन्न गर्न आवश्यक ठानेका सूचना, स्पष्टिकरण र जवाफ उपलब्ध भएका छन्।
- (ख) संलग्न बासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण र संलग्न अनुसूचीहरू बीमा समितिको ढाँचा र तरिका अनुसार तयार गरिएको छ र उक्त विवरणहरू कम्पनीले राखेको हिसाब, किताब बहीखाता श्रेस्ता र लेखासंग दुहस्त रहेका छन्।
- (ग) कम्पनीले आफ्नो हिसाब किताब प्रचलित कानून र प्रचलन अनुसार ठिकसंग राखेको छ।
- (घ) हाम्रो रायमा र हामीले जाने बुझेसम्म तथा हामीलाई प्राप्त सूचना तथा स्पष्टिकरण र हामीले लेखापरीक्षण गरेको आधारमा कम्पनीको संचालक समितिका वा प्रतिनिधि वा कुनै पदाधिकारी, बालकनै तर्जुमापरीले प्रचलित कानून विपरित लेखासम्बन्धी कुनै कानून वा अधिनियम, कार्यविधि, निर्देशन

- (ङ) कम्पनीमा लेखासम्बन्धी कुनै जालसाजी गरेको हाम्रो जानकारीमा आएन ।
- (च) बीमकको बीमा कोष, अनिवार्य जगेडा कोष तथा त्यस्तै प्रकृतिका अन्य कोष बीमा समितिको निर्देशन बमोजिम भएको देखिन्छ ।
- (छ) बीमकले इजाजत प्राप्त बीमा व्यवसाय बाहेक अन्य बीमा व्यवसाय वा कारोबार गरेको हाम्रो जानकारीमा आएन ।
- (ज) बीमकले बीमितको हक हित विरुद्धको कुनै कार्य गरेको हाम्रो जानकारीमा आएन ।
- (झ) बीमकले बीमा समितिको निर्देशन अनुरूप कार्य गरेको देखिन्छ ।
- (ञ) इजाजत प्राप्त बाहेकका बीमालेख जारी गरेको हाम्रो जानकारीमा आएन ।
- (ट) बीमकले लिएको दिर्घकालीन दायित्वको अनुपातमा त्यस्तो जायजेबाबाट त्यस्तो दायित्व निर्वाह गर्न बीमक सक्षम रहेको देखिन्छ ।
- (ठ) बीमकको आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी भएको देखिन्छ ।

मौन रायको आधार (Basis of Disclaimer of Opinion):

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाद्वारा नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) सम्पूर्ण बीमा कम्पनीहरूलाई आ.व. २०७३/७४ देखि अनिवार्य रूपमा लागु गरिएको छ जस अनुसार Date of Transaction मा शुरु बासलात, गत वर्षको तुलनात्मक वित्तीय विवरणको पुनः प्रस्तुतीकरण (Restate) गरी यस आर्थिक वर्ष २०७३/७४ को वित्तीय विवरणहरू नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) अनुरूप तयार पारी प्रस्तुत गर्नुपर्नेमा सो बमोजिम गरिएको छैन । यसरी नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) अनुरूप आर्थिक विवरण तयार नहुँदा यसबाट वित्तीय विवरणमा पार्न सक्ने असर जुन सारभूतरूपमा वित्तीय विवरणमा पारेको हुनसक्छ जसको समष्टिगत रूपमा यकिन गर्न सकिदैन ।

लेखापरीक्षकको राय

- (i) अधिल्ला अनुच्छेदहरूमा उल्लेख गरिएका विषयवस्तुहरूको असरको सारगर्भिताका कारण प्रस्तुत वित्तीय विवरण उपर हामी कुनै राय व्यक्त गरेका छैनौ ।
- (ii) लेखापरीक्षणको सिलसिलामा उपलब्ध गराइएका स्पष्टीकरण तथा सूचनाहरूको आधारमा, हाम्रो रायमा यस कम्पनीको वित्तीय विवरणको अनुसूची २५ तथा २६ मा उल्लेख भएको प्रमुख लेखा नीति तथा लेखा सम्बन्धी टिप्पणीहरूले पार्न सक्ने असर बाहेक यस कम्पनीको अपाड ३१, २०७४ को वित्तीय स्थिति, तथा सोही मितिमा समाप्त भएको वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणले क्रमशः कम्पनीको नाफा नोक्सान, नगद प्रवाह र इक्विटीमा भएको परिवर्तनको बीमा ऐन, २०४९ तथा बीमा समितिको निर्देशिका बमोजिम तयार गरिएको छ ।

नि: वि.के. अग्रवाल एण्ड कं.

चार्टर्ड एकाउन्टेन्ट्स



सिए. वि.के. अग्रवाल

प्रबन्ध साभेदार

काठमाडौं

मिति: २०७४/०६/०९



बीमकको नाम: दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७३/७४ को बासलात

क्र.सं.	विवरण	अनुसूचीहरू	यस वर्ष	गत वर्ष
श्रोत				
	धुत्ता पूजा	१३	०.००	०.००
	अग्नेडा तथा कोष	१४	(१०२,९५५,७८८.००)	(१९५,६७९,६७२.००)
	बीमा कोष	१२	४२८,४१५,४८५.००	३३५,११३,०७३.००
	महा-विपत्ती अग्नेडा	१५	११,३९९,४१४.००	११,३९९,४१४.००
	तिर्न बाँकी दीर्घकालीन धरण तथा सापटी	१६	-	-
	कुल श्रोत		३३६,८५९,१११.००	१५०,८३२,८१५.००
उपयोग				
	स्थिर सम्पत्ती (खुद)	१७	१९,९२२,२७९.००	१०,०६१,२५२.००
	दीर्घकालीन लगानी	१८	८७१,०६१,७००.००	५४८,०६१,७००.००
	दीर्घकालीन कर्जा	२०	१६,३०३,५६२.००	८,७६६,५४८.००
	धान्य सम्पत्ती कर्जा तथा पैरकीहरू			
	मगर तथा बैक मौज्जात	१९	६९,७१८,७१६.००	५०,४७९,०३३.००
	अल्पकालीन लगानी	१८	७१७,५८२,५०१.००	९१७,७९७,७५६.००
	अल्पकालीन कर्जा	२०		
	अल्प सम्पत्ती	२१	२४२,४३६,३१२.००	१५८,६३३,५५५.००
	जम्मा (क) (९+१०+११+१२)		१,०२९,७३७,५२९.००	१,१२६,९१०,३४४.००
	धान्य दायित्व तथा व्यवस्थाहरू			
	धान्य दायित्व	२२	३१८,३३९,९५०.००	३५४,६७५,२०३.००
	असम्पन्न जोखिम बापत व्यवस्था	२३	४५९,९८२,७४०.००	४११,६०८,४१९.००
	भुतानी हुन बाँकी बापत व्यवस्था	६	७२५,८८८,१५५.००	६९०,०२२,१९४.००
	अन्य व्यवस्था	२३ क	९५,९५५,११४.००	८६,६६१,२१३.००
	जम्मा (ख) (१३+१४+१५+१६)		१,६००,१६५,९६९.००	१,५४२,९६७,०२९.००
	खुद धान्य सम्पत्ती (ग) = (क) - (ख)		(५७०,४२८,४३०.००)	(४१६,०५६,६८५.००)
	अपेक्षित वा समाधीजन हुन बाँकी विविध खर्चहरू	२४	-	-
	नाफा नोक्सान हिसाबबाट सारेको नाफा/नोक्सान			
	कुल उपयोग (६+७+८+१७+१८+१९)		३३६,८५९,१११.००	१५०,८३२,८१५.००

अपेक्षित दायित्वहरू र अनुसूची ६ तथा १२ देखि २६ सम्म यसका अभिन्न अंग हुन् ।

अपेक्षित दायित्वहरू

विवरण	यस वर्ष	गत वर्ष
कुल का भुतानी हुन बाँकी लगानी		
अल्पकालीन दायित्वहरू		
अल्पकालीन भन्दा बाहिरबाट बीमक उपर बाँकी		
कुल का दीर्घकालीन दायित्व स्वीकार गरिएको		
अल्पकालीन बीमकको तर्फबाट दिइएको ग्यारेण्टी		
कुल (अपेक्षित बापत)		
जम्मा		

संलग्न

२०७४/०६/०९

संलग्न प्रतिवेदन अनुसार
मि. बि. के. अग्रवाल एण्ड कं.
चार्टर्ड एकाउन्टेण्ट्स



बीमकको नाम: दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७३/७४ को नाफा नोक्सान हिसाब

क्र.सं.	विवरण	अनुसूचीहरू	गत वर्ष	गत वर्ष
	आम्दानी			
१	आय व्यय हिसाबबाट सारिको नाफा/(नोक्सान)	७	२०३,९६४,५१८.००	२२९,०१२,६९५.००
२	लगानी कर्जा तथा अन्यबाट आय	२	९,४१३,४०४.००	
३	व्यवस्था फिर्ता	८	१,०७६,०२५.००	४,५६८,०१५.००
४	अन्य आम्दानी (विवरण खुलाउने)			
	जम्मा आम्दानी (क)		२१४,४५३,९४७.००	२३३,५८०,७१०.००
	खर्च			
५	व्यवस्थापन खर्च	५	१२,२२८,७३७.००	१०,४८७,६५४.००
६	अपलेखन खर्च	९	-	
७	शेयर सम्बन्धित खर्च	९क		
८	अन्य खर्चहरू	१०	-	
९	नोक्सानीको लागि व्यवस्था	११	७७१,०८८.००	१,०७६,०२५.००
१०	कर्मचारी बोनस व्यवस्था		१८,२६१,४१८.००	२०,१८३,३६७.००
११	समायोजित आयकर (अ) = (आ) - (इ)		(३,४१२,११८.००)	(२,४९३,८५४.००)
	आ) आयकर		-	
	इ) स्थगन कर सम्पत्ति/दायित्व		(३,४१२,११८.००)	(२,४९३,८५४.००)
	जम्मा खर्च (ख)		२७,८४९,१२५.००	२९,१५३,९९२.००
	खुद नाफा/(नोक्सान) (ग) = (क) - (ख)		१८६,६०४,८२२.००	२०४,४२७,५१८.००
१२	बीमा कोषमा सारिको	१२	९३,३०२,४१२.००	१०२,२१३,७६०.००
	बीमा जगेडामा सारिको	१२		
१३	अघिल्लो वर्षसँग सम्बन्धित खर्च		५७८,५२६.००	
१४	अघिल्लो वर्षबाट सारिको नाफा/(नोक्सान)		(२१२,७४२,३४५.००)	(३१२,३६२,२४९.००)
	बाइडफाउण्डको लागि उपलब्ध रकम		(१२०,०१८,४६१.००)	(२१०,१४८,४९१.००)
१५	(क) स्थगन कर जगेडा	१४	३,४१२,११८.००	२,४९३,८५४.००
	(ख) पूँजीगत जगेडा			
	ग) विशेष जगेडा	१४		
	(घ) अन्य जगेडा (विवरण खुलाउने)	१४		
	(ङ) प्रस्तावित लाभोश			
	(अ) बोनस शेयर	१४		
	(आ) नगद लाभोश	२३क		
	(इ) विवादित आयकर व्यवस्था	१४		
	(घ) महा-विपत्ती जगेडा	१५		
१६	वास्तविकतामा सारिको नाफा/(नोक्सान)		(१२३,४३०,५७९.००)	(२१२,७४२,३४५.००)

काठमाडौं

मिति : २०७४/०६/०९

प्रशासक इन्टरनेट रण्ड
मानव संसाधन इकाई



प्रमुख कार्यकारी अधिकृत
मुकेश कुमार कपूर

संलग्न प्रतिवेदन अनुसार
नि. वि. के. अग्रवाल एण्ड कं.

चार्टर्ड एकाउन्टेण्ट्स

सिए. वि. के. अग्रवाल

प्रबन्ध साझेदार



परिशिष्ट - २
(निर्देशन २० संग सम्बन्धित)
बीमाको नाम: दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७३/७४ को सामूद्रिक बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूचीहरू	यस वर्ष	
	आय			
१	बीमाशुल्क (खुद)	१	१६१,९३७,५३०.००	१५१,०५६,९४४
२	पुनर्बीमा कमिशन आय		२,६२६,१९६.००	६३१,९९९
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	२३,३४४,८३१.००	१९,२५६,७३३
४	अन्य प्रत्यक्ष आय			
५	आर्थिक वर्षको शुरुको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था		७३,५२३,५०९.००	७६,९३०,७३३
६	आर्थिक वर्षको शुरुको असमाप्त जोखिम बापत व्यवस्था		५८,३३२,५९९.००	४५,९१६,७८८
	जम्मा आय (क)		३१९,७६४,६६५.००	२९३,७९३,१९९
	व्यय			
७	दावी भुक्तानी (खुद)	३	६१,८७०,३४२.००	४५,९९०,२२९
८	अभिकर्ता कमिशन		७७८,६६९.००	७३१,३९९
९	पुनर्बीमा कमिशन खर्च		१,०५६,२६८.००	१,०७७,०८८
१०	सेवा शुल्क (खुद)	४	१,७१४,२५६.००	१,५३४,७२९
११	अन्य प्रत्यक्ष खर्च			
१२	व्यवस्थापन खर्च	५	२७,६५०,७९२.००	२३,४९५,७४४
१३	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	६	८७,९६६,१३४.००	७३,५२३,५०९
१४	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		८०,९६८,७६५.००	७५,५२८,४७३
	जम्मा व्यय (ख)		२६२,००५,२२६.००	२२९,८८१,१५५
१५	नाफा नोस्सन हिसाबमा सारेको बचत/(नोस्सन) = (क) - (ख)		५७,७५९,४३९.००	६३,९१२,०४४

अनुसूची १ देखि ६ सम्म यसका अभिन्न अंग हुन् ।

आयोजनात्मक अधिकृत
मन्मथ बहादुर ढकाल



प्रमुख कार्यकारी अधिकृत
मुकेश कुमार अग्रु

संलग्न प्रतिवेदन अनुसार
नि. वि. के. अग्रवाल एण्ड
चार्टर्ड एकाउन्टेण्ट्स
सिए. वि. के. अग्रवाल
प्रबन्ध साभेदार



परिशिष्ट - २
(गिर्देशन २० संग सम्बन्धित)

बीमकको नाम: दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७३/७४ को अग्नी बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूचीहरू	वर्ष	वर्ष
	आय			
१	बीमाशुल्क (खुद)	१	२३६,८५६,२८३.००	२१०,३९८,८००
२	पुनर्बीमा कमिशन आय		१५,८५८,२७३.००	१४,६३३,८००
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	४१,२६१,९६९.००	३३,७८७,०४०
४	अन्य प्रत्यक्ष आय			
५	आर्थिक वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत		४४६,३७७,३८४.००	७५६,६६६,१५०
६	आर्थिक वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था		१०५,१९९,४०४.००	८७,५०१,८६०
	जम्मा आय (क)		८४५,५५३,३१४.००	१,१०२,९८७,६५०
	व्यय			
७	दावी भुक्तानी (खुद)	३	११९,४५२,२५०.००	४३३,६२४,७००
८	अभिकर्ता कमिशन		६३१,०१५.००	१,१४२,६००
९	पुनर्बीमा कमिशन खर्च		२३,०५९,४४५.००	१८,७८३,७००
१०	सेवा शुल्क (खुद)	४	३,१०५,५०४.००	२,८०१,२२०
११	अन्य प्रत्यक्ष खर्च			
१२	व्यवस्थापन खर्च	५	३७,८१८,६६३.००	३३,७००,२००
१३	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	६	४०८,९३५,२९९.००	४४६,३७७,३८०
१४	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		११८,४२८,१४२.००	१०५,१९९,४००
	जम्मा व्यय (ख)		७१९,४३०,३९०.००	१,०४९,६२९,२३०
१५	नाफा नोक्सान हिसाबमा सारेको बचत/(नोक्सान) = (क) - (ख)		१२६,१२३,००४.००	६१,३५८,४२०

अनुसूची १ देखि ६ सम्म यसका अभिन्न अंग हुन् ।

प्रमाणित अधिकृत
मान बहादुर डकाल



प्रमुख कार्यकारी अधिकृत
मुकेश कुमार कपुर

संलग्न प्रतिवेदन अनुसार
मि. वि. के. अग्रवाल एण्ड
चार्टर्ड एकाउन्टेन्ट्स
सिए. वि. के. अग्रवाल
प्रबन्ध साझेदार



परिशिष्ट - २
(निर्देशन २० संग सम्बन्धित)

बीमकको नाम: दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७३/७४ को कुल बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूचीहरू	यस वर्ष	गत वर्ष
आय				
१	बीमाशुल्क (खुद)	१	६३७,२७६,९६४.००	५७४,९२०,०७९
२	पुनर्बीमा कमिशन आय		३२,९८५,१५१.००	२६,१२४,५१५
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	८८,५८५,७९९.००	७५,०२८,२९९
४	अन्य प्रत्यक्ष आय		४२,६८०.००	३४,२४०
५	आर्थिक वर्षको शुरुको भुक्तानी हुन बाँकी दावी बापत		६९०,०२२,१९४.००	१,१००,७००,०५१
६	आर्थिक वर्षको शुरुको असमाप्त जोखिम बापत व्यवस्था		२७०,२६४,९६२.००	२३५,९६७,०२०
	जम्मा आय (क)		१,७९९,१७६,८७०.००	२,०१२,७७४,१९८
व्यय				
७	दावी भुक्तानी (खुद)	३	३१७,९३७,११७.००	६७५,६३९,६८८
८	अभिकर्ता कमिशन		६,२४४,४२७.००	५,८४९,९४४
९	पुनर्बीमा कमिशन खर्च		२८,२८४,८१३.००	२३,३७७,७९९
१०	सेवा शुल्क (खुद)	४	७,७४०,४१८.००	६,८७८,०२२
११	अन्य प्रत्यक्ष खर्च		४२०,३०८.००	१४४,८८६
१२	व्यवस्थापन खर्च	५	११०,०५८,६३१.००	९४,३८८,८८८
१३	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत	६	७२५,८८८,१५५.००	६९०,०२२,१९९
१४	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		३१८,६३८,४८३.००	२८७,४६०,०३३
	जम्मा व्यय (ख)		१,५९५,२१२,३५२.००	१,७८३,७६९,४२९
१५	नाफा नोक्सान हिसाबमा सारेको बचत/(नोक्सान) = (क) - (ख)		२०३,९६४,५१८.००	२२९,०१२,६६९

अनुसूची १ देखि ६ सम्म यसको अभिन्न अंग हुन् ।

संलग्न प्रतिवेदन अनुसार
नि. बि. के. अग्रवाल एन्ड
चार्टर्ड एकाउन्टेण्ट्स

प्रशासक अधिकृत
मान बहादुर खवाल



प्रमुख कार्यकारी अधिकृत
मुकेश कुमार कपुर

वि. के. अग्रवाल एन्ड
चार्टर्ड एकाउन्टेण्ट्स



परिशिष्ट - २
(निर्देशान २० संस सम्बन्धित)

बीमकको नाम: दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७३/७४ को मोटर बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची हर	यस वर्ष	गत वर्ष
आय				
१	बीमाशुल्क (खुद)	१	११६,११९,५२२.००	१०७,५०४,७५८.००
२	पुनर्बीमा कमिशन आय		६,१७१,७९७.००	५,२९३,४१९.००
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	११,२५२,२७६.००	१०,६०९,४६४.००
४	अन्य प्रत्यक्ष आय		४२,६८०.००	३४,२४०.००
५	आर्थिक वर्षको शुरुको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था		८५,५८३,५४९.००	१०९,०५६,०८७.००
६	आर्थिक वर्षको शुरुको असमाप्त जोखिम बापत व्यवस्था		५३,७५२,३७९.००	५०,३५६,१५५.००
	जम्मा आय (क)		२७२,९२२,१९५.००	२८२,८५४,१२३.००
व्यय				
७	दावी भुक्तानी (खुद)	३	७९,२२९,६८९.००	७७,३०६,४५०.००
८	अभिकर्ता कमिशन		२,०३७,१३७.००	१,५४०,०१५.००
९	पुनर्बीमा कमिशन खर्च		६२,९८५.००	४३,८९०.००
१०	सेवा शुल्क (खुद)	४	१,४१७,१२८.००	१,२८०,६७३.००
११	अन्य प्रत्यक्ष खर्च			
१२	व्यवस्थापन खर्च	५	२३,२०३,१२२.००	२०,०७५,९९४.००
१३	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	६	१०८,७५९,२८६.००	८५,५८३,५४९.००
१४	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		५८,०५९,७६९.००	५३,७५२,३७९.००
	जम्मा व्यय (ख)		२७२,७६९,१०८.००	२३९,५८२,९४२.००
१५	नाफा नोक्सान हिसाबमा सारेको बचत/(नोक्सान) = (क) - (ख)		१५३,०८७.००	४३,२७१,१८१.००

अनुसूची १ देखि ६ सम्म यसका अभिन्न अंग हुन् ।

प्रशासकीय अधिकृत
मन बहादुर डकाल



प्रमुख कार्यकारी अधिकृत
मुकेश कुमार कपुर

संलग्न प्रतिवेदन अनुसार
मि. वि. के. अग्रवाल एण्ड कं.
चार्टर्ड एकाउन्टेण्ट्स

मि. वि. के. अग्रवाल

प्रबन्ध-सामोदार



(निर्देशन २० संग सम्बन्धित)
बीमकको नाम: दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७३/७४ को विविध बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूचीहरू	यस वर्ष	गत वर्ष
आय				
१	बीमाशुल्क (खुद)	१	४८,९०५,०८५.००	४४,७१६,२८९.००
२	पुनर्बीमा कमिशन आय		१,९००,८९८.००	१,५३९,४८०.००
३	लगानी, कर्जा तथा अन्यबाट आय	२	३,६५८,७९७.००	४,६२३,८९४.००
४	अन्य प्रत्यक्ष आय			
५	आर्थिक वर्षको शुरुको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था		१६,०४४,९०७.००	५९,११६,२९२.००
६	आर्थिक वर्षको शुरुको असमाप्त जोखिम बापत व्यवस्था		२२,३५८,१४५.००	२२,५७९,४४९.००
	जम्मा आय (क)		९२,८६७,८३२.००	१३२,५७५,४०४.००
व्यय				
७	दावी भुक्तानी (खुद)	३	२८,३९४,१३८.००	४२,१६१,०६८.००
८	अभिकर्ता कमिशन		६०२,९५६.००	६३९,०२६.००
९	पुनर्बीमा कमिशन खर्च		१,५८६,३१५.००	८९७,२५५.००
१०	सेवा शुल्क (खुद)	४	५८९,९००.००	५४४,००७.००
११	अन्य प्रत्यक्ष खर्च			
१२	व्यवस्थापन खर्च	५	८,४६४,४१९.००	७,८९४,३९६.००
१३	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	६	१७,७०२,८६४.००	१६,०४४,९०७.००
१४	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था		२४,४५२,५४३.००	२२,३५८,१४५.००
	जम्मा व्यय (ख)		८१,७९३,१३५.००	९०,५३८,८०४.००
१५	नाफा गोजमान हिसाबमा सारेको बचत/(नोक्सान) = (क) - (ख)		११,०७४,६९७.००	४२,०३६,६००.००

अनुसूची १ देखि ६ सम्म यसका अभिन्न अंग हुन् ।

प्रमाणिकृत अधिकृत
जय बहादुर ठकाल



प्रमुख कार्यकारी अधिकृत
मुकेश कुमार कपूर

(Signature)

संलग्न प्रतिवेदन अनुसार
नि. वि. के. अग्रवाल एण्ड कं.
चार्टर्ड एकाउन्टेण्ट्स

(Signature)

सिए. वि. के. अग्रवाल
प्रबन्ध साझेदार



परिशिष्ट - २
(निर्देशन २० संघ सम्बन्धित)

बीमकको नाम: दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड

वार्षिक वर्ष २०७३/७४ को डेकेवार जोखिम तथा इन्जिनियरिङ बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची हर	यस वर्ष	गत वर्ष
	आय			
१	बीमाशुल्क (खुद)	१	६३,६४२,२५४.००	५६,७१४,०३२.००
२	पुनर्बीमा कमिशन आय		६,४२७,९८७.००	४,०२५,८१५.००
३	सगानी, कर्जा तथा अन्यबाट आय	२	८,५५८,९८८.००	६,५९२,९९६.००
४	अन्य प्रत्यक्ष आय			
५	वार्षिक वर्षको शुरुको भुक्तानी हुन बाँकी राखी बापत व्यवस्था		६६,५५५,६४४.००	९८,४७७,३०९.००
६	वार्षिक वर्षको शुरुको अन्तमाप्त जोखिम बापत व्यवस्था		२८,३५७,०९६.००	२७,४९९,९९६.००
	जम्मा आय (क)		१७३,५४९,०८९.००	१९३,२२८,४६०.००
	व्यय			
७	राखी भुक्तानी (खुद)	३	२४,३८४,२९४.००	६४,०४९,९९५.००
८	अधिकतम कमिशन		९४९,२८९.००	९,४३८,९५६.००
९	पुनर्बीमा कमिशन खर्च		२,५९९,८००.००	२,५७५,८५८.००
१०	सेवा शुल्क (खुद)	४	८९५,४६७.००	६७२,०९९.००
११	अन्य प्रत्यक्ष खर्च			
१२	व्यवस्थापन खर्च	५	९९,४९३,७३९.००	८,५५९,९४४.००
१३	वार्षिक वर्षको अन्तमाप्त भुक्तानी हुन बाँकी राखी बापत व्यवस्था	६	९०९,२३४,७४०.००	६६,५५५,६४४.००
१४	वार्षिक वर्षको अन्तमाप्त अन्तमाप्त जोखिम बापत व्यवस्था		३९,८२९,९२७.००	२८,३५७,०९६.००
	जम्मा व्यय (ख)		९७३,२९८,४४०.००	९७२,२००,७९२.००
१५	नाफा नीमनाग हिसाबमा सारेको बचत/(नीमनाग) = (क) - (ख)		३२२,६४९.००	२९,०२७,७४८.००

अनुसूची १ देखि ६ सम्म यसका अभिन्न अंग हुन् ।

आचार्य अधिकृत
मन्त्रालय, काठमाडौं



प्रमुख कार्यालय अधिकृत
मुकेश कुमार कपुर

संलग्न इतिवेदन अनुसार
नि. वि. के. अग्रवाल एण्ड बं.
चार्टर्ड एकाउन्टेण्ट्स
वि. वि. के. अग्रवाल
प्रबन्ध साझेदार



परिशिष्ट - २
(निर्देशन २० संघ सम्बन्धित)

बीमकको नाम: दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७३/७४ को हवाई बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूची हरु	वस वर्ष	शत
	आय			
१	बीमारुनक (खुद)	१	-	
२	पुनर्बीमा कमिशन आय		-	
३	बनानी, कर्षा तथा अन्यबाट आय	२	-	
४	अन्य इत्यज आय			
५	आर्थिक वर्षको शुरूको भुक्तानी हुन बाँकी राखी बापत व्यवस्था		-	३५६,५००.९
६	आर्थिक वर्षको शुरूको असमाप्त नोडिम बापत व्यवस्था		-	
	जम्मा आय (क)		-	३५६,५००.९
	व्यय			
७	दाखी भुक्तानी (खुद)	३	-	१०,४८८,४८६.९
८	अभिकर्ता कमिशन		-	
९	पुनर्बीमा कमिशन खर्च		-	
१०	संस्था भुनक (खुद)	४	-	
११	अन्य इत्यज खर्च			
१२	व्यवस्थापन खर्च	५	-	
१३	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी राखी बापत व्यवस्था	६	-	
१४	आर्थिक वर्षको अन्त्यमा असमाप्त नोडिम बापत व्यवस्था		-	
	जम्मा व्यय (ख)		-	१०,४८८,४८६.९
१५	तापत नोडिममा जित्नुभन्दा बढेको बचत/(नोडिममा) = (क) - (ख)		-	(१०,१३१,९८६.०)

अनुसूची १ देखि ६ सम्म वसका अभिन्न अंग हुन् ।

सहायक अध्यक्ष
मानव बजार डेक्कल



प्रमुख कार्यकारी अधिकृत
मुकेश कुमार कपुर

सहायक प्रतिवेदन अनुसार
वि. वि. के. अग्रवाल एन्ड कं.
चार्टर्ड एकाउन्टेन्ट्स
सिए. वि. के. अग्रवाल
प्रबन्ध साझेदार



परिशिष्ट - २
(निर्देशन २० संग सम्बन्धित)

बीमाकको नाम: दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७३/७४ को लघु बीमाको जाय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूचीत	वस वर्ष	गत
	आय			
१	बीमाशुल्क (खुद)	१	-	
२	पुनर्बीमा कमिशन आय		-	
३	लगावी, कर्जा तथा अन्यबाट आय	२	-	
४	अन्य प्रत्यक्ष आय		-	
५	आर्थिक वर्षको शुरुको भुक्तानी हुन बाँकी दावी वापत		-	
६	आर्थिक वर्षको शुरुको असमाप्त जोखिम वापत व्यवस्था		-	
	जम्मा आय (क)		-	
	व्यय			
७	दावी भुक्तानी (खुद)	३	-	
८	जोखिमो कमिशन		-	
९	पुनर्बीमा कमिशन खर्च		-	
१०	सेवा शुल्क (खुद)	४	-	
११	अन्य प्रत्यक्ष खर्च		-	
१२	व्यवस्थापन खर्च	५	-	
१३	आर्थिक वर्षको अन्त्यमा भुक्तानी हुन बाँकी दावी वापत	६	-	
१४	आर्थिक वर्षको अन्त्यमा असमाप्त जोखिम वापत व्यवस्था		-	
	जम्मा व्यय (ख)		-	
१५	नाफा नोक्सान हिसाबमा सारेको बचत/(नोक्सान) =		-	

अनुसूची १ देखि ६ सम्म यसका अभिन्न अंग हुन् ।

आचार्य
काठमाडौं
२०७३/७४



प्रमुख कार्यकारी अधिकृत

संलग्न इतिवेदन अनुसार
मि. वि. के. अग्रवाल एन्ड कं.
भार्टेड एकाउन्टेन्ट्स

मि. वि. के. अग्रवाल
प्रमुख साभेदार



परिशिष्ट - २
(निर्देशन २० संग सम्बन्धित)
बीमकको नाम: दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड

आर्थिक वर्ष २०७३/७४ को कृषि बीमाको आय व्यय हिसाब

क्र.सं.	विवरण	अनुसूचीअनुसार	वस वर्ष	मातृ व
	आय			
१	बीमाशुल्क (खुद)	१	९,८१६,२९०.००	४,५२९,२३६.००
२	पुनर्बीमा कमिशन आय		-	-
३	नक्सा, कर्जा तथा अन्यबाट आय	२	५०९,६५८.००	२३८,९६५.००
४	अन्य प्रत्यक्ष आय			
५	आर्थिक वर्षको शुरुको भुक्तानी हुन बाँकी राखी बापत		१,९३७,२०९.००	९६,९८९.००
६	आर्थिक वर्षको शुरुको अनप्राप्त बोनस बापत व्यवस्था		२,२६४,६१८.००	२,११३,५५१.००
	जम्मा आय (क)		१४,५२७,७७५.००	६,९७८,७६१.००
	व्यय			
७	राखी भुक्तानी (खुद)	३	४,६०६,४०४.००	२,०२७,५५६.००
८	नक्सा कमिशन		१,२४५,३६९.००	३५७,९५५.००
९	पुनर्बीमा कमिशन खर्च		-	-
१०	बीमा शुल्क (खुद)	४	९,८१,६२३.००	४५,२९२.००
११	अन्य प्रत्यक्ष खर्च		४२०,३०८.००	१४४,८६२.००
१२	व्यवस्थापन खर्च	५	१,४२७,९०४.००	६६२,५९५.००
१३	आर्थिक वर्षको अन्तमा भुक्तानी हुन बाँकी राखी बापत	६	१,२८९,८४०.००	१,९३७,२०९.००
१४	आर्थिक वर्षको अन्तमा अनप्राप्त बोनस बापत व्यवस्था		४,९०८,१४५.००	२,२६४,६१८.००
	जम्मा व्यय (ख)		१३,९९६,१३३.००	७,४४०,०८७.००
१५	साधन योगदान हिसावमा सारेको घटाव/नोक्सान: =		५३१,६४२.००	(४६१,३२६.००)

अनुसूची १ र २ र ३ सम्म सम्बन्धित अतिरिक्त लेख हुन् ।


सहायक निदेशक
आय विभाग, काठमाडौं




प्रमुख कार्यकारी अधिकृत
मुकेश कुमार कपूर

सहायक निदेशक अनुसार
वि. वि. के. अचराम एच. के.
पोर्टफोलियो एन्ड
क्रेडिट एन्ड ग्रेन्ट्स


वि. वि. के. अचराम
प्रमुख सल्लाहकार



बीमकको नाम: दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड

२०७३ आश्विन १ गते देखि २०७४ अषाढ महान्तसम्मको नगर प्रवाहको विवरण

क्र.सं.	विवरण	वस वर्ष	गत वर्ष
क	झारौवार संचालनबाट नगर प्रवाह:		
	बीमा शुल्क आम्दानी	६४०,२१८,४९७.००	६०६,९४३,१४०.००
	पुनर्बीमा शुल्क आम्दानी	१०७,१७५,८९९.००	८७,७३९,३४६.००
	पुनर्बीमा कमिशन आम्दानी	३२,९८४,१४१.००	२६,१२४,४१४.००
	अन्य प्रत्यक्ष आम्दानी	४२,६८०.००	३४,२४०.००
	पुनर्बीमकबाट प्राप्त राखी रिक्तभरी	१२७,९१०,४३५.००	४१,१९६,४१०.००
	पुनर्बीमा शुल्क भुक्तानी	(१७४,९७०,०८१.००)	(९१,६४१,३२६.००)
	पुनर्बीमा कमिशन भुक्तानी	(२८,२८४,८१३.००)	(२३,३७७,७९४.००)
	अधिकारी कमिशन	(७,००८,१४६.००)	(६,९२४,४३९.००)
	राखी भुक्तानी	(४४५,८४७,४४२.००)	(७१६,८३६,१९१.००)
	सेवा शुल्क भुक्तानी	(७,७४०,४१८.००)	(६,८७८,०२२.००)
	व्यवस्थापन खर्च भुक्तानी	(१२७,८४८,७४३.००)	(९१,९९८,८१६.००)
	आयकर भुक्तानी	(१८,२४७,२८२.००)	(१४,०३२,८२०.००)
	चानु सम्पत्तिमा (वृद्धि)/कमी	(४५,४९६,१२२.००)	(४,३७९,७८४.००)
	चानु दायित्वमा वृद्धि/(कमी)	२,६३३,७९०.००	(७,४७२,८७३.००)
	संगतीमा विविध	-	-
	झारौवार संचालनबाट शुद्ध नगर प्रवाह (क)	६४,४१३,३८४.००	(२०१,६०१,३०४.००)
ख	संगती पतिविधिलाई नगर प्रवाह		
	निगर सम्पत्तिमा (वृद्धि) कमी	(१३,९४४,७२०.००)	(६,८९६,८९६.००)
	सरकारी र सरकारीको जमानत प्राप्त सेक्सुरिटीमा संगतीमा (वृद्धि) कमी	-	(१६,३४६,०००.००)
	बैंक तथा वित्तीय संस्थाको सहरी गिरेपमा संगतीमा (वृद्धि) कमी	(१२३,५००,०००.००)	९२,५००,०००.००
	बैंक तथा वित्तीय संस्थाको अन्य विशेषमा संगतीमा (वृद्धि) कमी	७१४,२५५.००	७६,७०२,५३९.००
	इभेन्टुटी रोडर संगतीमा (वृद्धि) कमी	-	(२२,४८४,७००.००)
	अध्याधिकार रोडर/डिबेन्चरमा संगतीमा (वृद्धि) कमी	-	-
	अन्य संगतीमा (वृद्धि) कमी	-	-
	रेरकी तथा कर्जा (वृद्धि) कमी	(७,४३७,०१४.००)	(७३७,७९१.००)
	भुक्तानी प्राप्त व्याज आम्दानी (संगतीमा)	९७,८८६,९६७.००	७४,७००,४६६.००
	भुक्तानी प्राप्त डिभिडेन्ड	-	-
	भाडा आम्दानी	-	-
	भुक्तानी प्राप्त व्याज आम्दानी (कर्जा)	६३,८४०.००	४६,७३३.००
	अन्य अज्ञात आम्दानी	४१,९६०.००	२८६,७२२.००
	संगती पतिविधिलाई शुद्ध नगर प्रवाह (ख)	(४६,२७३,७०२.००)	१९७,६८०,०७३.००
ग	वित्तीय धीत झारौवारबाट नगर प्रवाह		
	रोडरबाट प्राप्त रकम	-	-
	तिर्न बाँकी साधटीमा (वृद्धि) कमी	-	-
	अल्पकालीन ऋणमा (वृद्धि) कमी	-	-
	अल्प साधटीमा व्याज भुक्तानी	-	-
	साधारण भुक्तानी	-	-
	वित्तीय धीत झारौवारबाट शुद्ध नगर प्रवाह (ग)	-	-
	वस वर्षको सम्पूर्ण गतिविधिलाई शुद्ध नगर प्रवाह = (क)+(ख)+(ग)	१९,२३९,६८३.००	(३,९२१,२३२.००)
	नगर तथा बीममा रहेको शुद्ध मौज्दात	४०,४७९,०३३.००	४४,४००,२६४.००
	नगर तथा बीममा रहेको अन्तिम मौज्दात	६९,७१८,७६६.००	४०,४७९,०३३.००